



करैयामाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

करैया, बारा

सेनेटरी प्याड खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आहवानको सुचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०७८/०९/०९

यस गाउँपालिका अन्तरगतका विधालयहरूमा अध्ययनरत छात्राहरूका लागि आवश्यक सेनेटरी प्याड सप्लाई कार्य शिलबन्दी दरभाउपत्रबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त ईच्छुक सप्लायर्सबाट निम्न शर्तहरूको अधिनमा रही रीतपूर्वकको शिलबन्दी दरभाउपत्र आहवान गरिएको छ ।

शर्तहरू

१. दरभाउपत्र फाराम तल उल्लेखित दस्तुर फिर्ता नहुने गरी नगदै बुझाई नगदी रसिद साथ सप्लायर्सबाट चालु आ.ब.को लागि नवीकरण भएको इजाजत, आ.ब. ०७८/०७९ सम्मको कर चुक्ता प्रमाण पत्र तथा मु.अ.क.आयकर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी निवेदन दिई सो सुचना प्रकाशित भएको मितिले १५ औं दिन सम्म कार्यालय समय भित्र यस कार्यालयबाट खरिद गर्न सकिनेछ ।
२. दरभाउपत्र खरिद गर्न अन्तिम मितिको भोलिपल्ट दिनको १२.०० बजे सम्म यस कार्यालयमा दरभाउपत्र दर्ता गराउन सकिनेछ । रितपूर्वक समय भित्र प्राप्त हुन आएको दरभाउपत्र सोही दिन दिनको २.०० बजे दरभाउपत्रदाता स्वयं वा निजको प्रतिनिधि र कार्यालय प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोलन कुनै बाधा पर्ने छैन ।
३. दरभाउपत्रको साथमा ठेक्काको लागि तपसिलमा उल्लेखित दरभाउपत्र जमानत वापतको रकम यस कार्यालयको नाममा रहेको एन सी सी बैंक करैयामाई मधुवन शाखामा रहेको धरौटी खाता न.१३९००००००४८०९ मा जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा जारी भएको १०५ दिन म्याद भएको बैंक जमानत बैंक ग्यारेन्टी सक्कलै पेश गर्नु पर्ने छ ।
४. दरभाउपत्रमा दररेट उलेख गर्दा वील अफ क्वान्टिटीसको प्रत्येक आईटमको अंक र अक्षर दुवैमा स्पष्ट उलेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको मान्य हुने छ ।
५. दरभाउपत्रमा दररेट भर्दा मुल्य अभिवृद्धि कर वाहेकको दररेट भर्नु पर्ने छ ।
६. दरभाउपत्र दाखिला गर्दा दरभाउपत्र खामको बाहिर यस कार्यालयको नाम ठेक्का नं. कामको विवरण दरभाउदाता पत्रको नाम, ठेगाना र मोबाइल नम्बर इमेल आदि स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।
७. दरभाउपत्र पेश गर्दा खरिद गर्ने वा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा विदा लगत्तै क्रमश कार्यालय खुलेको पहिलो दिनको सोही समय कायम हुनेछ ।
८. आपूर्ति हुन सेनेटरी प्याडको प्रत्येक प्याकिङमा प्याकिङको बाहिर उत्पादन मिति Expiry Date व्याच नं. उलेख भएको हुनु पर्ने छ । सेनेटरी प्याडको Expiry Date करैयामाई गाउँपालिकामा दाखिला हुने समयमा कमिमा १८ महिना बाँकी रहेको हुनु पर्नेछ ।
९. आपूर्ति गरिने सेनेटरी प्याडको गुणस्तर सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्याविधि २०७६ को अनुसुचि १ अनुसार हुनुपर्नेछ । बोलपत्र साथै LAB Report समेत पेश गर्नुपर्नेछ ।
१०. अन्य शर्तहरू प्रचलित ऐन तथा नियमावली बमोजिम हुनेछ ।
११. यस सम्बन्धमा अन्य थप कुराहरू बुझ्नु परेमा कार्यालय समय भित्र यस कार्यालयबाट बुझ्न सकिनेछ ।

ठेक्का विवरण

सि.न.	ठेक्का नं.	कामको विवरण	ल.ई.रकम रु. मु.अ.कर वाहेक	दरभाउपत्र जमानत रकम	दरभाउपत्र फारम दस्तुर रु.	ठेक्काको किसिम	सम्पर्क
१	१०/०७८/०७९	सेनेटरी प्याड सप्लाई कार्य	८,०७,०९३/२७	२५,०००/-	१,०००/-	दरभाउपत्र	करैयामाई गा.पा. करैया बारा

प्रमुख प्रशासकीय अधिकृत